




- गोठभित्र कुनामा सानो खाल्टो बनाएर,
- गोठमा बाक्लो सोस्ने सोतर प्रयोग गरी मूत्रको संरक्षण गरेर।

गाईवस्तुको गहूँत प्रयोग गर्ने तरिका:

- क) १ भाग गाईवस्तुको मूत्रलाई विरुवाको अवस्थानुसार ४ देखि
८ भाग पानीमा मिसाएर बाली विरुवामा युरियामलको सट्टा
प्रयोग गर्ने।
- ख) पशुमूत्रलाई गोबरग्याँस प्लाण्टमा प्रयोग गर्दा ग्याँस उत्पादन
बढनुका साथै मलको गुणस्तर समेत बढने।
- ग) संकलित पशुमूत्रलाई प्लाष्टिक भाँडोमा राखी अमिलो,
टर्रो, तीतो, पिरो वनस्पतिहरू (असुरो, तितेपाती, नीम,
बकाइनो, बोंझो, केतुकी, सिस्नु, सयपत्री, बनमारा,
आदि) २५ देखि ३५ दिन कुहाई बनाइएको भोललाई
विरुवाको अवस्था अनुसार १ भागमा ५-१० भाग पानी
मिसाई वानस्पतिक विषादीको रूपमा प्रयोग गर्न सकिने
जसबाट रोग कीरा व्य(व
वस्थापन हुनुका साथै
विरुवालाई चाहिने केही
पोषक तत्व पनि प्राप्त
हुन सक्ने।
- घ) पशुमूत्रलाई पानीमा मिस(ई थोपा सिंचाइको रूपमा
युरिया मलको सट्टा टपड्स
गर्न सकिने।
- इ) टंकी वा ड्रममा पानी र
पिसाब मिसाएर पाइपद्वारा
सिंचाइ गर्दा राम्रो हुने।



प्रदेश सरकार

कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय

कृषि विकास निर्देशनालय

माटो तथा मल परीक्षण प्रयोगशाला

गण्डकी, प्रदेश



प्रदेश सरकार

कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय

कृषि विकास निर्देशनालय


माटो तथा मल परीक्षण प्रयोगशाला

गण्डकी, प्रदेश

**मकारो सुधार
तथा
पशुमूत्रको संकलन
र प्रयोग विधि**

पृष्ठभूमि

गाईवस्तुको मलमूत्र, घाँसपातका अवशेषहरू र सोतरलाई गोठको नजिकै राखेर तयार पारिएको मललाई गोठेमल भनिन्छ । नेपालको कतिपय ठाउँहरूमा सोतर तथा घाँसपात प्रशस्त नप(इन्हे हुँदा गाईभैसीबाट निस्कने गोबर र मूत्रबाट मात्र पनि मल बनाइएको पाइन्छ भने प्रशस्त स्याउला, सोतर पाईने ठाउँमा स्याउला सो तर समेत एकै ठाउँमा विघटन गराई मल तयार गरिन्छ । जे होस गाई बस्तुको गोबर, मूत्र तथा सोतर लाई मुख्य श्रोतको रूपमा लिएर सोतर स्याउला मिसाई वा नमिसाई गोठ नजीक तयार गरिएको मललाई गोठेमल भन्न सकिन्छ । यो नेपालमा प्रयोग गरिने मुख्य प्राङ्गणिक मल हो ।



एउटा गाई वा भैंसीबाट प्राप्त हुने नाइट्रोजन मध्ये मूत्रमा गोबर का भन्दा भईन्दै तुर्जु गुणा हुँदछ । उचाहरणकलामि एउटा नाइट्रोजन १०० भाग नाइट्रोजन तुवाहायो भने २० भाग त्यसको झारीकरो पैषाणा प्रयोग हुँदै, २० भाग मूत्र र गोबरबाट वाहिं निरक्षित । गोबर र पिसाबमा निस्क्ने २० भागमध्ये ५२ भाग मूत्रमा र बाकि २८ भाग गोबरमा रहन्छ ।

गोबर र मूत्रनै गोठेमलका प्राथमिक स्रोत भएकाले यिनको संरक्षणकोलागि ध्यान दिनुपर्दछ । गोबर मात्र होइन मूत्र पनि जो गाउनु पर्दछ । यसकोलागि मूत्र सोस्ने खालका सामग्रीहरू सो तरको रूपमा प्रयोग गर्नुपर्दछ । हाम्रो देशको परिप्रेक्ष्यमा हेर्दा गोठहरू राम्रोसँग तयार पारिएका हुँदैनन् । गोबरको प्रयोग गरे पनि मूत्र भूँझ्मा नै खेरजान्छ । तर खाच्यतत्वको रूपमा हेर्दा गोबर र मूत्रको बराबर महत्व हुन्छ । गोठेमल बनाउँदा गाईवस्तुको गोबर, मूत्र र सोतरलाई राम्रो र सुरक्षित तरिकाले विघटित गराउन जरुरी हुन्छ । यसकालागि गोठ तथा खाडलको राम्रो व्यवस्था हुनुपर्दछ । राम्रो गोठेमल बनाउनकोलागि निम्न कुराहरूमा ध्यान दिनु पर्दछ ।

- गाईवस्तुको मूत्र पूर्णरूपले सदुपयोग हुनुपर्दछ । यसकाला(गि) अधिकतम् मात्रामा सोतरको व्यवस्था गर्नुपर्दछ । सोतर पर्याप्त नभए भकाराको नजिक मूत्र सङ्कलन गर्ने सानो खाडल वा टड्डी बनाइ कुलेसोद्वारा मूत्र सङ्कलन गरी सिधै विरुवामा प्रयोग गर्न पनि सकिन्छ । अथवा सङ्कलित मूत्रल(ई) गोठेमलमा लगेर मिसाउन पनि सकिन्छ ।
- खाडल खन्न नमिल्ने अथवा नसक्ने अवस्थामा मललाई जमिनमै थुपारेर राख्न सकिन्छ । यस्तो अवस्थामा मलको

वरिपरि दुङ्गाको पर्खाल वा काठपात र स्याउलाले बार्न पनि सकिन्छ । यसो गर्दा मललाई घाम-पा(नीबाट जोगाउन सकिन्छ ।



घाम पानीबाट मललाई जो गोठेमल खेतबारीमा लामो मलकुहाउँड्य पोथक तत्व नाम हुँदै चलन त्याग जारी छ । मल खेतबारीमा लगे के दिन जोतेर माटोमा मिलाउनु पर्दछ । यस्तो गर्न शक्तिन भने एकै ठाउँमा थुपारेर कलो प्लास्टिक वा माटोले छोपेर राख्नु पर्दछ ।

- मल राम्रोसँग विघटित नहुनु ऐउटा प्रमुख समस्या भएको हुँदा गोबरमललाई खाडल वा थुप्रोमा राम्रोसँग मिलाइ राख्नु पर्दछ ।
- खाडल या थुप्रोमा पानी अथवा भल पस्न दिनु हुँदैन ।
- खाडल वा थुप्रोमा गोठेमल थुपार्दै जानुपर्दछ । हरेक हप्ता चुली लागेको मललाई फिँजाएर मिलाउनु पर्दछ ।
- मललाई छानो दिएर घामपानीबाट जोगाउँदा राम्रो हुन्छ । छानो दिन नसक्ने अवस्थामा खाडल वा थुप्रो पैरे भरिए पछि, सकेसम्म प्लास्टिक वा स्याउला वा भारपातले भए पनि मललाई छोपेर राख्नु अनिवार्य हुन्छ । गोठेमललाई पल्टाउन जरुरत पर्दैन ।
- हिउँद याममा प्रायः जसो कृषकहरूले बारीमा गोठ सार्ने गर्दछन् । गाईवस्तुलाई प्राङ्गणिक पद्धाने माटोको मुदु हो । घाम तपाउन (न्यानो पान) र नल-पराल बारीमै खुवाउन यसो गरिन्छ । यसो गर्दा मल बढी सुक्रेर नोक्सान हुन्छ । बढी मात्रामा सोतरको प्रयोग गरी मूत्र सोस्ने व्यवस्था मिलाइ मललाई खाडलमा राख्नुपर्दछ । खाडलमा राख्न नसक्ने अवस्थामा भारपातले नै भए पनि मलको थुप्रोलाई छोप्नुपर्दछ वा माटोले चारैतिर लिपिदिन पनि सकिन्छ ।

पशुमूत्रको प्रयोगबाट हुने फाईदा

- युरिया मलमा पाइने नाइट्रोजन तथा स्पुरेट अफ पोटासमा पाइने पोटास सजिलै परिपूर्ति गरी ठूलो रकम बिदेशिनबाट जोगाउन सकिने,

ख) पशुमूत्रबाट वानस्पतिक विषादी बनाएर बालीनालीको रोग

कीरा व्यवस्थापन तथा सुक्ष्मतत्वको पूर्ति गर्न सकिने,

ग) रासायनिक मल तथा विषादीको मात्रा घटाई उत्पादन लागत घटाउन सकिने,

घ) गाईवस्तुको भकारो सफा भई रोगव्याधि कम हुने र दूधको उत्पादन बढने,

इ) बालीविरुवामा प्रयोग गर्दा पिसाबसँगै सिंचाइ पनि हुने

च) गोबर र्याँसमा प्रयोग गर्दा मिथेन र्यास बढी उत्पादन हुने, छ) गोठेमलको गुणस्तर बढाउन सकिने ।

ज) रासायनिक मलको परनिर्भरता कम गर्दै उत्पादन लागत कम गर्ने ।

पशुमूत्रको हिसाव

पाँचवटा गाईवस्तु (वयस्क र बच्चा) गाईवस्तुको हिसाव गर्दा, उक्त गाईवस्तुबाट प्राप्त हुने पशुमूत्रमा पाइने नाइट्रोजनको मात्रा:



पिसाब संकलन (लिटर)	प्राप्त नाइट्रोजन (किलो)	बराबर युरिया किलो	
प्रति दिन	प्रति महिना	प्रति दिन	प्रति महिना
२०	६००	०.३	९

१०० लिटर पिसाबबाट १.५किलो नाइट्रोजन पाइन्छ र १ किलो युरियामा ४६ प्रतिशत नाइट्रोजन पाइन्छ भने, १ किलो युरियाको लागि ३१ लिटर पिसाब जम्मा गर्नु पर्ने हुन्छ ।

तरकारी क्षे.फ. (रोपनी)	आवश्यक युरिया (किलो)	आवश्यक पिसाब (लिटर)	लाग्ने दिन	
			१	५
१	११.५	३५६.५	१५२	१७

१ बोरा युरियाकोलागि १५३३ लिटर पिसाब संकलन गर्नुपर्दछ, जुन ५ वटा गाईवस्तुबाट ७६ दिन (२.५महिना) मा प्राप्त हुन्छ ।

गाईवस्तुको पिसाब संकलन र संरक्षण गर्ने तरिका:

- भकारोको भुईलाई सिमेन्टद्वारा पक्की बनाई मूत्र संकलन ट्यांकीबनाएर
- पाइपबाट प्लास्टिक ट्यांकीमा जम्मा गरेर,